

बिरामी प्रेषण रास्ट्रिय निर्देशिका- २०८१

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा बिभाग

उपचारात्मक सेवा महाशाखा

विषय सूची

| | |
|---|----|
| परिच्छेद -१ | 1 |
| प्रारम्भिक | 1 |
| परिच्छेद -२ | 3 |
| प्रेषण सेवाको आवश्यकता र औचित्य | 3 |
| परिच्छेद -३ | 4 |
| प्रेषण सेवा व्यवस्थापन, तहगत संरचना तथा मापदण्ड | 4 |
| परिच्छेद -४ | 4 |
| सम्पर्क र समन्वय | 5 |
| परिच्छेद -५ | 6 |
| एम्बुलेन्स तथा सवारी साधन | 6 |
| परिच्छेद -६ | 8 |
| कार्यक्रम कार्यान्वयन, दायित्व र जिम्मेवारी | 8 |
| परिच्छेद -७ | 10 |
| अभिलेख तथा प्रतिवेदन | 10 |
| परिच्छेद -८ | 11 |
| अनुगमन तथा मूल्यांकन | 11 |
| परिच्छेद -९ | 12 |
| विविध | 12 |

प्रस्तावना :

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक् हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वनिचत गरिने छैन तथा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक् हुनेछ भनी उल्लेख गरिएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ मा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त बिरामीलाई त्यस्तो उपचार गर्न सक्ने स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नेछ भनी उल्लेख गरिएकोले प्रेषण प्रणाली व्यवस्थित गर्न ठोस दस्तावेज तयार गर्ने उद्देश्यले जनस्वास्थ्य सेवा ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलद्वारा यो निर्देशिका जारी गरिएको छ ।

परिच्छेद -१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

क) निर्देशिकाको नाम "बिरामी प्रेषण राष्ट्रिय निर्देशिका २०८१" रहेको छ ।

ख) यो निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:

क) "आकस्मिक चिकित्सकीय प्राविधिक (Emergency Medical Technician-EMT)" भन्नाले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र द्वारा मान्यता प्राप्त आकस्मिक चिकित्सकीय प्राविधिक सम्बल्थी तालिम लिएका स्वास्थ्यकर्मीहरुलाई समझनु पर्नेछ ।

ख) "आकस्मिक स्वास्थ्य सेवा" भन्नाले आकस्मिक घटना वा आपतकालीन अवस्था तथा जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनु पर्ने प्रारम्भिक तथा तत्काल सेवा समझनु पर्नेछ ।

ग) "ऐन" भन्नाले नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य सेवा ऐन २०७५ समझनु पर्नेछ ।

- घ) "पूर्व अस्पताल सेवा (Pre-Hospital Care)" भन्नाले बिरामीलाई घटनास्थल देखि अस्पतालसम्म पुर्योउनु भन्दा अगाडि बिरामी वा घाइतेको जीवन तथा अंग को क्षति हुने जोखिमलाई टार्न वा न्यूनीकरण गर्ने गरिने आकस्मिक प्राथमिक उपचार र चिकित्सकीय सेवा समझनु पर्नेछ ।
- इ) "प्रेषण (Referral) सेवा" भन्नाले प्रत्येक स्वास्थ्य संस्थाले उपचारको लागि आएको बिरामीलाई आफ्नो स्वास्थ्य संस्थाको संरचना, उपकरण, तिशेषज्ञ सेवा नभएको अथवा अन्य कुनै उपयुक्त कारणले उपचार प्रदान गर्ने नसकिने अवस्था भएमा आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्तो बिरामीलाई उपचार गर्ने सक्ने स्वास्थ्य संस्थामा पठाई उपचारको व्यवस्था मिलाउने कार्य समझनु पर्छ ।
- झ) "प्रेषण प्रणाली" भन्नाले आफ्नो स्वास्थ्य संरचनाको प्राविधिक क्षमता भन्दा बाहिरको परिस्थितिमा बिरामीलाई उचित उपचार उपलब्ध गराउने माथिल्लो स्वास्थ्य संरचनामा पठाउने र सो माथिल्लो संस्थाले प्राप्त गर्ने प्रक्रिया समझनु पर्नेछ ।
- ञ) "प्रापक संस्था" भन्नाले कुनै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि प्रेषण गरिएको बिरामीलाई आवश्यक उपचारको लागि बुझिलिने स्वास्थ्य संस्था समझनु पर्नेछ ।
- ञ) "प्रेषक संस्था" भन्नाले स्वास्थ्य संस्थामा आएको बिरामीलाई आफ्नो संस्थाको संरचना, उपकरण, तिशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्ने नसकिने अवस्था भएमा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्तो बिरामीलाई उपचार गर्ने सक्ने स्वास्थ्य संस्थामा पठाई उपचारको व्यवस्था मिलाउने संस्था समझनु पर्नेछ ।
- झ) "मन्त्रालय" भन्नाले संघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेशमा स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालय समझनु पर्नेछ ।
- ञ) "महाशाखा" भन्नाले उपचारात्मक सेवा महाशाखा भन्ने समझनु पर्नेछ ।
- ट) "मापदण्ड" भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वीकृत भै लागु भएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ समझनु पर्नेछ ।
- ठ) "नियमावली" भन्नाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सेवा नियमावली २०७७ समझनु पर्नेछ ।

- ३) "सवारी साधन" भन्नाले बिरामीलाई उपचारको लागि स्वास्थ्य संस्था सम्म पुऱ्याउन प्रयोग गरिने एयर एम्बुलेन्स , गाडी , रिक्सा , मोटर साइकल , साइकल , दुङ्गा , टाँगा , बयलगाडा, स्ट्रेचर, डौली ,डोको वा स्थानीयमा उपयुक्त प्रविधिले निर्माण गरेको साधन सम्मलाई पनि समझनु पर्नेछ ।
- ४) "स्वास्थ्य संस्था" भन्नाले जनस्वास्थ्य सेवा ऐन तथा नियमावली अनुसार स्थापना भएका सरकारी, गैर सरकारी, निजि, सहकारी तथा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थाहरु समझनु पर्नेछ।
- ५) "स्वास्थ्य सेवा" भन्नाले आधुनिक चिकित्सा (Allopathic) आयुर्वेद, होमियोप्याथी ,युनानी, प्राकृतिक चिकित्सा ,अकुपंचर , सेवारिक्पा (आम्ची) चिकित्सा पद्धतिमा आधारित भइ गरिने प्रबर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्रशामक (Palliative) सेवा समेत समझनु पर्नेछ ।

परिच्छेद -२

प्रेषण सेवाको आवश्यकता र औचित्य

३. प्रेषण सेवाको आवश्यकता र औचित्य :

- क) नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट वनियत गरिने छैन भनी प्रतिवद्धता व्यक्त गरे अनुसार राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले सोही संवैधानिक प्रतिवद्वतालाई सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा प्राथमिक स्वास्थ्य केन्द्र लगायत सबै तहका स्वास्थ्य संस्थाहरुवाट नियमित प्रवाह हुने गरि दोहोरो प्रेषण (Two Way Referral) मिलाईने नीति लिएको छ।
- ख) जनस्वास्थ्य सेवा ऐन २०७५ मा प्रत्येक स्वास्थ्य संस्थाले उपचारको लागि आएको बिरामीलाई आफ्नो स्वास्थ्य संस्थाको संरचना, उपकरण, विशेषज सेवा नभएको वा अन्य कुनै उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्तो बिरामीलाई उपचार गर्न सक्ने स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्ने छ भन्ने उल्लेख भएकोले यो निर्देशिका जारी गरिएको छ ।

- ग) आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धति - २०७८ तथा आकस्मिक स्वास्थ्य सेवा स्तरीय उपचार पद्धति -२०७८ दुवैमा आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक उपचार सेवा उपलब्ध गराउन नसकेको खण्डमा उपचारको लागि बिरामीलाई उक्त सेवा उपलब्ध हुने स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्ने छ भनि उल्लेख गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन -२०७५, राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका -२०७८ मा समेत आवश्यक थप उपचारको लागि सो सेवा उपलब्ध हुन सक्ने माथिल्लो तहको स्वास्थ्य संस्थामा पठाउनु पर्ने व्यवस्था उल्लेख गरेको छ ।
- घ) यसरी नै, स्वास्थ्य बीमा नियामावली - २०७५ को नियम ७ उपनियम (१) बमोजिम बीमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको सेवा प्रदायक स्वास्थ्य संस्थावाट सो सेवा प्राप्त गर्न नसकेमा त्यस्तो सेवा प्रदायकवाट निजलाई प्रदान गरिने प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकवाट मात्र सेवा लिनु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

परिच्छेद -३

प्रेषण सेवा व्यवस्थापन, तहगत संरचना तथा मापदण्ड

४. प्रेषण सेवा सञ्चालनका प्रकार तथा प्रक्रिया :-

- क) पूर्व अस्पताल सेवा (Pre-hospital Care): अत्यावश्यक क्षेत्रमा प्रत्यक्ष सेवा प्रदान गरिरहेका सेवा प्रदायक संस्था वा व्यक्तिहरूले घाइते, बिरामी, हृदयाघातले पीडित, दमरोगी र गर्भावस्थाका जटिलताले पीडित आदि व्यक्तिहरूको व्यवस्थापन गर्नु पर्नेछ।
- ख) सम्भाव्य आकस्मिक अवस्थाको वारेमा सबै नागरिक, परिवार, समाज र राज्यका सम्बन्धित निकायहरू सचेत र सहयोगी भई घाइते वा बिरामीको उपचारको लागि चाहिने आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने नजिकैको स्वास्थ्य संस्थामा प्रेषण (Refer Out) गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
- ग) स्थानीय तहले स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्थानीय संघ संस्था, सुरक्षाकर्मी, विद्यालय तथा जिल्ला तहको प्रेषण केन्द्रसङ्ग समेत सम्पर्क र समन्वय गरी पूर्व अस्पताल सेवालाई तयारी अवस्थामा राख प्रदेशको प्रेषण केन्द्र वा राष्ट्रिय प्रेषण केन्द्रसङ्ग समन्वय गरी एम्बुलेन्स लगायत अन्य आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

घ) पूर्व अस्पताल सेवा (Pre-hospital Care) उपलब्ध गराउदै उद्धारकर्ताले बिरामी वा घाइतेलाई उपयुक्त उपचार सेवाको लागि सम्बन्धीत स्वास्थ्य संस्थामा यथाशीघ्र पठाउने त्यवस्था मिलाउनु पर्नेछ ।

इ) प्रेषण गर्ने स्वास्थ्य संस्थाले बिरामीलाई जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६ वमोजिम प्रेषण गर्नु पर्नेछ :

१. प्रत्येक स्वास्थ्य संस्थाले उपचारको लागि आएको बिरामीलाई आफ्नो स्वास्थ्य संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य कुनै उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्ता बिरामीलाई उपचार प्रदान गर्न सक्ने माथिल्लो स्वास्थ्य संस्थामा पठाउनु (Upward Referral) गर्नु पर्नेछ ।
२. स्वास्थ्य संस्थाले उपदफा (१) वमोजिम प्रेषण गर्दा तोकिए वमोजिमका विधि र प्रक्रिया पूरा गर्नु पर्नेछ ।
३. विशेषज्ञ सेवा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था बीच आवश्यक प्रेषण प्रणाली (Referral System) स्थापना गरी सेवा प्रभावकारी बनाउन संघ, प्रदेश तथा स्थानीय तहले आवश्यक त्यवस्था मिलाउनु पर्नेछ।

घ) आकस्मिक उपचारको क्रममा रहेका बिरामीलाई प्रेषण गर्दा प्रेषण गर्ने स्वास्थ्य संस्थाले आफू सँग उपलब्ध भए सम्मको उपचार गरी प्रेषण पुर्जा सहित प्रेषित गर्नु पर्नेछ। हरेक स्थानीय तहको स्वास्थ्य शाखाले, प्रदेशको स्वास्थ्य निर्देशनालयले र संघको स्वास्थ्य सेवा विभागले आफू मातहतका स्वास्थ्य संस्था र उपलब्ध सेवाको म्यापिंग गर्नुपर्नेछ। GIS म्यापिंग लागु भएका स्वास्थ्य संस्थाले GIS अनुसार स्वास्थ्य संस्थाको म्यापिंग गर्नेछ । GIS म्यापिंग लागु नभएका स्वास्थ्य संस्थाको GIS म्यापिंग गर्नु पर्नेछ। स्वास्थ्य संस्थाको म्यापिंग गर्दा सम्पर्क त्यक्ति, सम्पर्क नम्बर, ठेगाना, दूरी, प्रेषण खर्च र प्रेषण माध्यमलाई आधार मानिनेछ।

ज) समुदाय, विद्यालय तथा अन्य ठाउँबाट प्रेषण गर्दा पायक पर्ने र सेवा भएका स्वास्थ्य संस्थामा गर्नुपर्छ। समुदायमा रहेका स्वास्थ्य संस्थाले आफ्नो समुदाय विद्यालय तथा सरोकारवालालाई उपलब्ध सेवा, सम्पर्क त्यक्ति र सम्पर्क नम्बर बारे जानकारी गराउनु पर्नेछ।

ज) समुदायबाट प्रेषण गर्दा त्यहाँ उपलब्ध प्राथमिक उपचार गरी सुरक्षित सवारी साधनबाट प्रेषण गर्ने त्यवस्था मिलाउनु पर्नेछ। प्राथमिक उपचार गर्ने आवश्यक आधारभूत औजार

उपकरण, औषधी तथा औषधीजन्य सामावीको व्यवस्था स्थानीय तहले मिलाउनु पर्नेछ

।

५. प्रेषण गर्ने स्वास्थ्य संस्थाहरु :- गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुको तहगत संरचना निम्नानुसार रहने छ।

क) स्थानीय तह अन्तर्गत रहेका प्रेषण गर्ने स्वास्थ्य संस्थाहरु; जनस्वास्थ्य सेवा नियमावली बमोजिम स्थानीय तहमा स्थापना भएका स्वास्थ्य संस्थाहरुले सोही नियम अनुसारको प्रेषण प्रक्रिया अपनाउनु पर्नेछ।

ख) सोही नियमावलीको नियम अनुसार संघीय, प्रदेश एवम् स्थानीय तहमा स्थापना भएका सबै स्वास्थ्य संस्थाहरुले यसै निर्देशिकामा भएको व्यवस्था अनुसारको प्रेषण प्रक्रिया पालना गर्नु पर्नेछ।

ग) स्वास्थ्य सेवा प्रदायक अन्य क्षेत्रहरु जस्तै; विद्यालय, घुम्ती स्वास्थ्य शिविर, निजी तथा संस्थागत उपचार विलनिकहरुले पनि यस निर्देशिका अनुसारको प्रक्रिया पूरा गरी प्रेषण गर्नु पर्नेछ।

६. तहगत प्रेषण संरचना तथा प्रक्रिया :-

क) प्रेषण सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुको तहगत संरचना जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम हुनेछ।

ख) प्रेषक स्वास्थ्य संस्थाहरुले निम्नानुसारको तहगत प्रेषण प्रक्रिया (Upward Referral) पूरा गर्नु पर्नेछ।

१) स्थानीय तहका स्वास्थ्य संस्थाहरुले (आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी आदि) आफ्नो संस्थावाट प्रेषण भई जाने सेवागाहीहरुलाई स्थानीय तहका ५, १०, र १५ शैया भएका आधारभूत अस्पतालहरुमा,

२) आधारभूत अस्पतालले २५, ५०, १०० देखि ३०० शैया भएका जनरल अस्पतालमा,

३) जनरल अस्पतालले रोगको प्रकृति अनुसार विशेषज्ञ (१०० वा सो भन्दा बढी शैया भएका) अस्पतालमा, विशिष्टिकृत (५० वा सो भन्दा बढी शैया भएका) अस्पतालमा

४) विश्व विद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण (३०० वा सो भन्दा बढी शैया भएका) अस्पतालहरुमा प्रेषण गर्नु पर्नेछ।

- ग) आकस्मिक वा उच्च जोखिम अवस्थामा रहेका बिरामीलाई प्रेषण गर्दा बिरामीलाई आवश्यक पर्ने सेवाको उपलब्धताको सुनिश्चित गरी पायक पर्ने स्वास्थ्य संस्थामा सोझै प्रेषण (Diagonal Referral) गर्नु पर्नेछ।
- घ) देश भित्र उपलब्ध नहुने उपचार सेवाको लागि बिरामीले विदेश स्थित स्वास्थ्य संस्थामा उपचार गर्ने पाउने छन् तर नेपाल सरकारबाट सुविधा लिने बिरामीहरूको हकमा विदेश स्थित स्वास्थ्य संस्थामा प्रेषण गर्दा नेपाल मेडिकल बोर्डको सिफारिस अनिवार्य रूपमा लिनु पर्नेछ।

७. स्वास्थ्य संस्थाले प्रेषण गर्नु पर्ने अवस्था :-

- क) स्वास्थ्य संस्थाले आफ्नो तह अनुसार प्रदान गर्नु पर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्नु हुँदैन।
- ख) स्वास्थ्य संस्थाले तपसिल अनुसारको अवस्थामा मात्रै सबैभन्दा नजिकै र पायक पर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्ने सक्नेछन्:
- १) उपचारको लागि सेवाग्राहीलाई आफ्नो संस्थाको संरचना, उपकरण तथा अन्य कारणले उपचार गर्ने नसकिने अवस्थामा,
 - २) आवश्यक पर्ने विशेषज्ञ सेवा नभएको,
 - ३) थप उपचार गर्नु पर्ने,
 - ४) अन्य कुनै विशेष कारणले उपचार गर्ने नसकिने अवस्था
- ग) स्वास्थ्य संस्थाले देहाय बमोजिमको प्रक्रिया अवलम्बन गरी सेवाग्राहीलाई प्रेषण गर्नु पर्नेछ:
- १) स्वास्थ्य संस्थामा आएका बिरामीलाई उपचार गर्ने नसकिने अवस्था भएमा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भए सम्मको उपचार तत्काल प्रदान गरी थप उपचारको लागि त्यस्तो थप उपचार सेवा उपलब्ध भएको स्वास्थ्य संस्थामा प्रेषण पुर्जा सहित प्रेषण गर्नु पर्नेछ।
 - २) स्वास्थ्य संस्थाले आफ्नो संस्थामा उपचार गर्न आएका बिरामीलाई अनुसूची-१ अनुसार सुसूचित लिखित सहमति (Informed Consent) अनिवार्य रूपमा लिनु पर्नेछ, साथै निजको संरक्षकको समेत लिखित सहमति लिई त्यो स्वास्थ्य संस्थाले प्रेषण गर्ने प्रापक स्वास्थ्य संस्थाहरूको सूची भित्र रही रोजेको स्वास्थ्य संस्थामा प्रेषण गर्ने सक्नेछ। वैवारिसेको हकमा राज्यले जिम्मा लिनु पर्नेछ।

३) कुनै बिरामी वा निजको संरक्षक वा निजलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने त्यक्तिले अर्को स्वास्थ्य संस्थामा प्रेषण हुन नचाहेमा थप उपचारको लागि अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नाका कारणवारे यथासम्भव समझाउने; यसरी समझाउदा पनि प्रेषण हुन नचाहेमा निजको लिखित सहमति लिई आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भए सम्मको उपचारको त्यवस्था मिलाउनु पर्ने छ । सम्भव भए सम्म दूर चिकित्सा (Telemedicine / Teleconsultation Service) सेवाको सहयोग लिई सोही स्वास्थ्य संस्थामा नै थप उपचार गर्ने त्यवस्था मिलाउनु पर्नेछ ।

c. प्रेषण प्रक्रिया सञ्चालन:- प्रेषण प्रक्रिया तथा त्यवस्थापन देहाय बमोजिम हुनु पर्नेछ।

क) प्रेषण गर्नु पूर्व सेवा प्रदायकले स्तरीय उपचार पद्धति (Standard Treatment Protocol- STP) अनुसार स्वास्थ्य संस्थामा उपलब्ध सबै आवश्यक सेवा दिएको सुनिश्चितता गरी बिरामीको अवस्था स्थिर (Stable) भएपछि मात्र प्रेषण गर्नु पर्दछ।

ख) प्रेषण गर्नु पूर्व स्वास्थ्य अवस्थाको पहिचान गरी आकस्मिकताको आधारमा वर्गीकरण (Triaging) गरी अनुसूची -२ मा उल्लेखित प्रेषण पुर्जा (Referral Slip) अनुसार प्रेषण गर्नु पर्नेछ। सो पुर्जामा नियमित (Routine), तोकिएको समयमा उपचार गर्नुपर्ने (Urgent), आकस्मिक (Emergency) अवस्था उल्लेख गर्नुपर्ने छ। सो पुर्जामा बिरामीको Patient ID/Master ID /Hospital No अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ।

ग) बिरामी आउने बित्तिकै आवश्यक जाँच तथा परिक्षण गरी रोगको जटिलताका आधारमा प्राथमिकिकरण गरी उपयुक्त स्तरीय उपचार पद्धति (STP) अनुसार उपचार गर्नु पर्नेछ।

घ) उपचार पश्चात प्रेषण गर्ने स्वास्थ्य संस्थालाई पृष्ठपोषण समेत उल्लेख गरी अनुसूची—३ अनुसारको फिर्ता प्रेषण पूर्जा (Feedback Referral Slip) सहित फिर्ता गर्नु पर्दछ । सुरु प्रेषण गर्ने स्वास्थ्य संस्थाले प्रापक स्वास्थ्य संस्थावाट पृष्ठपोषण प्राप्त भएमा सेवाग्राहीलाई सोहि अनुसार उपचार तथा फलोअप (Follow up) सेवा प्रदान गर्नु पर्नेछ ।

ङ) फिर्ता प्रेषण भएका बिरामीहरूलाई पनि अनुसूची—३ अनुसार रजिष्टरमा चढाउनु पर्ने छ ।

घ) स्वास्थ्य बीमा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थाहरूले बिरामी प्रेषण गर्दा स्वास्थ्य बीमा बोर्ड को नियमानुसार सेवाग्राहीलाई स्वास्थ्य बीमा सुविधा थैलीको (Health insurance Benefit Package) उपयोग गर्ने मिल्ने गरी प्रेषण गर्नुपर्नेछ ।

छ) संघीय अस्पतालहरूमा वहिरंग सेवाका नयाँ विरामीले मेडिकल जनरलिष्टको जनरल वहिरंग सेवाबाट लिने र आवश्यक परेमा सम्बन्धित विशेषज्ञ वा विशिष्टीकृत सेवाको लागि अन्तर विभागीय प्रेषण गर्ने र यो प्रक्रिया प्रदेश अन्तर्गतका अस्पतालमा पनि लागु गर्दै जानुपर्नेछ।

९. प्रेषण प्रक्रिया व्यवस्थापन :-

क) प्रेषण समन्वय सञ्जाल (Referral Coordination Network) :- प्रेषण कार्यलाई व्यवस्थित बनाउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई प्रेषण समन्वय सञ्जालमा आवद्ध गर्नुपर्नेछ।

चित्र. नं.२: प्रेषण सञ्जाल

- १) हरेक स्वास्थ्य संस्थाले प्रेषण समन्वय एकाई (Referral Coordination Unit) स्थापना गरी प्रेषण कार्यलाई व्यवस्थित बनाउन, प्रेषण समन्वय एकाईलाई सहयोग, सहजीकरण एवम् समन्वय गर्ने कार्य अस्पताल/स्वास्थ्य संस्था व्यवस्थापन समितिले नै गर्नु पर्नेछ ।
- २) अस्पतालहरूले आफ्नो Continuing Medical Education (CME) कार्यक्रममा प्रेषण कार्यलाई प्रमुख विषयको रूपमा छलफल तथा विवेचना गर्नु पर्नेछ ।

५) प्रेषण (प्रेषक तथा प्रापक) समन्वय एकाईको मापदण्डः-

- १) जनशक्ति :
 - स्वास्थ्य संस्थाले आफ्नो संस्थाको तह हेरेर २४ सै घण्टा सेवा उपलब्ध हुने गरी स्वास्थ्यकर्मीहरु रहेको प्रेषण समन्वय एकाईको व्यवस्था गर्नु पर्नेछ ।
 - समन्वय एकाईको स्वास्थ्यकर्मीहरु मध्येवाट एकजनालाई सो एकाईको संयोजक तोकनु पर्नेछ। स्वास्थ्य चौकीको हकमा एकाई नभएमा व्यक्ति हुन सक्नेछ ।
- २) उपयुक्त स्थानको व्यवस्था: सो एकाईको कार्यलाई व्यवस्थित गर्ने अलम्बनी स्थानको व्यवस्था गर्नु पर्दछ।
- ३) आवश्यक सामाचीहरुको व्यवस्था :टेलिफोन, मोबाइल, प्रिन्टर सहितको कम्प्युटरको साथै अभिलेख राख्ने रजिस्टर, टेवल, कुर्सी, दराज र इन्टरनेटको समेत व्यवस्था गर्नु पर्नेछ।

- ४) सवारी साधन : सकेसम्म एम्बुलेन्स सो नभए माथि परिभाषामा उल्लेख भए जस्तो बिरामी ओसार पसार गर्ने सुरक्षित सवारी साधन उपलब्ध हुनु पर्दछ ।
- ग) प्रेषण समन्वय एकाईका काम कर्तव्यहरू:-
- १) सञ्चार का साधनहरू २४ सै घण्टा सक्रिय राख्ने ।
 - २) हरेक प्रेषण गर्ने स्वास्थ्य संस्थाले प्रेषण गरिने (प्रापक) स्वास्थ्य संस्थाको प्रेषण समन्वय एकाईको मोबाईल नम्बर सहितको सूची (अनुसूची ७ बमोजिम) समय समयमा अद्यावधिक गरी आफ्नो स्वास्थ्य संस्थाको प्रेषण समन्वय एकाईमा राखेको हुनु पर्नेछ। प्रापक स्वास्थ्य संस्थाहरूले पनि आफ्नो संस्थामा प्रेषण गर्ने सम्भाव्य स्वास्थ्य संस्थाहरूको सूची निम्नानुसारको तालिकामा तयार तथा अद्यावधिक गरि प्रेषण समन्वय एकाईमा राख्नु पर्नेछ।
 - ३) नेपाल सरकारका राष्ट्रिय कार्यक्रमहरू जस्तै क्षयरोग नियन्त्रण, HIV/AIDS नियन्त्रण जस्ता सेवा प्रदान गर्ने संस्थाहरूको समेत सूची संकलन गरी तल दिएको ढाँचामा तयार गरी प्रेषण समन्वय एकाईमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ।
 - ४) प्रेषण गर्नु पूर्व बिरामीको बारेमा आवश्यक सूचना प्राप्त गर्ने ।
 - ५) प्रापक संस्थामा सम्पर्क गरी आवश्यक सेवा र शैयाको उपलब्धता वारे सुनिश्चित गर्ने ।
 - ६) बिरामी प्रेषण गरिएको स्वास्थ्य संस्थामा पुगे नपुगेको यकिन गर्ने
 - ७) जटिल किसिमको बिरामी भएमा आफ्नो संस्थावाट १ जना तालिम प्राप्त स्वास्थ्यकर्मीलाई सहचारीको रूपमा पठाउने व्यवस्था मिलाउने र पठाउदै गर्दा सहचारी तथा चालक सँग बेला बेलामा सम्पर्क गरी रहने
 - ८) प्रेषण गर्नु पूर्व एम्बुलेन्समा बिरामीलाई आवश्यक पर्ने औजार उपकरण, औषधी तथा औषधीजन्य सामागीहरू उपलब्ध भएको यकिन गर्ने ।
 - ९) बिरामी प्राप्त गर्नु पूर्व बिरामीको बारेमा आवश्यक सूचना प्राप्त गरी उपचारको लागि पठाउने विभाग यकिन गर्ने ।
 - १०) सम्बन्धित प्रेषक स्वास्थ्य संस्थालाई बिरामी आईपुगे नपुगेको जानकारी गराउने ।
 - ११) स्वास्थ्य संस्थाहरूमा अन्तर-विभागीय प्रेषण गर्दा नियमित प्रेषण पुर्जाको (Routine referral slip) प्रयोग गरी अन्तरविभागीय प्रेषण प्रक्रियालाई व्यवस्थित गर्ने ।

१२) स्वास्थ्य संस्थाका मुख्य मुख्य विभागहरूको टेलीफोन नम्बर तथा सम्पर्क प्रविधिको सची तयार तथा अद्यावधिक गरी राख्ने ।

१३) विरामीलाई सम्बन्धित विभागले विरामी लिए नलिएको यकिन गरी प्रेषक संस्थाको प्रेषण समन्वय एकाईलाई जानकारी गराउने ।

१४) प्रेषण गरिएको सम्पूर्ण जानकारी प्रेषण सेवा कितावमा अभिलेख राख्ने र डिजिटल प्लाटफर्ममा प्रतिष्ठ गर्ने व्यवस्था मिलाउने ।

परिचय - ४

संस्कृत र संस्कृत

१०. सम्पर्क र समन्वय सम्बन्धी व्यवस्था :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले प्रेषण सम्बन्धी कार्यलाई व्यवस्थित गर्न आवश्यक नेतृत्व प्रदान गर्नेछ । स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले प्रेषण कार्यक्रमको कार्यान्वयन तथा व्यवस्थापनको कार्य गर्नेछ । प्रदेशमा स्वास्थ्य मन्त्रालय वा स्वास्थ्यसँग सम्बन्धित मन्त्रालयको समन्वयमा कार्य गर्ने गरी प्रादेशिक स्वास्थ्य निर्देशनालयले सम्पर्क तथा समन्वय गर्नेछ । स्थानीय तहमा सम्पर्क तथा समन्वयको कार्य सम्बन्धित स्वास्थ्य विभाग महाशाखा अथवा शाखाले गर्नेछ ।

੧੧. ਸਾਂਘੀਅ ਪੇਖਣ ਜ਼ਰੂਰਤਾਵਾਂ ਜਾਗਿਵਿ:-

क) प्रेषण कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि संघीय तहमा रहेको संघीय प्रेषण समन्वय समितिले नै प्रेषण कार्यक्रमको पनि नेतृत्व गर्नेछ।

१) अतिरिक्त स्वास्थ्य सचिव, नीति योजना तथा अनुगमन र गुणस्तर मापन तथा
नियमन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- संयोजक

२) महानिर्देशक, स्वास्थ्य सेवा विभाग सह-संयोजक

३) प्रमुख, नीति योजना तथा अनुगमन महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
— सदस्य

- ४) प्रमुख, स्वास्थ्य समन्वय महाशाखा स्वास्थ्य तथा जनसंघ्या मन्त्रालय
— सदस्य
- ५) प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा स्वास्थ्य तथा जनसंघ्या मन्त्रालय
— सदस्य
- ६) महानिर्देशक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग —
सदस्य
- ७) निर्देशक राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र
— सदस्य
- ८) निर्देशक, नर्सिंड तथा सामाजिक सेवा महाशाखा
— सदस्य
- ९) समितिले चयन गरेको संघीय अस्पतालका निर्देशकहरु मध्येवाट १ जनाप्रतिनिधि —
सदस्य
- १०) समितिले चयन गरेको उपभोक्ता मञ्चका प्रतिनिधिहरु मध्येवाट एकजना
— सदस्य
- ११) निर्देशक, उपचारात्मक सेवा महाशाखा —
सदस्य सचिव

*समितिले आवश्यकता अनुसार विषयविज्ञाइ आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्ने छ

छ) संघीय प्रेषण समन्वय समितिको काम, कर्तव्य र अधिकार:-

- १) राष्ट्रिय प्रेषण सञ्चालन कार्यमा आवश्यक निर्देशन दिने ।
- २) राष्ट्रिय प्रेषण कार्य सम्बन्धी मापदण्ड निर्देशिका एवम् तालिम सामागी निर्माण गरी लागु गर्ने त्यवस्था मिलाउने तथा परिमार्जन आवश्यक परेमा सोको त्यवस्था समेत मिलाउने।
- ३) राष्ट्रिय प्रेषण कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्ने।
- ४) संघ, प्रदेश र स्थानीय तहमा प्रेषण कार्यक्रमको स्थलगत अनुगमन, एवम् मूल्याङ्कन गरी रचनात्मक सुझाव दिने ।
- ५) राष्ट्रिय स्तरमा वार्षिक समीक्षा गर्ने त्यवस्था मिलाउने ।

- ६) वार्षिक अर्धवार्षिक रूपमा बैठक बस्ने ।
- ७) जनचेतनामुलक सूचना तथा सञ्चार का सामाग्रीहरूको उत्पादन, वितरण एवम् प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने ।
- ८) प्रेषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन, सञ्चालन एवम् विस्तार गर्न संघीय स्तरका सरोकारवाला एवम् स्वास्थ्य विकास साझेदार निकायहरु सँग समन्वय तथा सहकार्य गर्ने।

१२. प्रादेशिक प्रेषण समन्वय समिति :

क) प्रदेश स्तरीय प्रेषण सम्बन्धी सेवा विस्तार तथा विकास गर्ने निम्नानुसारका पदाधिकारीहरु रहेको प्रादेशिक प्रेषण समन्वय समिति गठन हुनेछ ।

- | १) निर्देशक, | प्रदेश | स्वास्थ्य | निर्देशनालय | |
|--|--------|-----------|-------------|-----------|
| — संयोजक | | | | |
| २) प्रतिनिधि, | प्रदेश | स्वास्थ्य | तालिम | केन्द्र |
| — सदस्य | | | | |
| ३) प्रतिनिधि, नसिंड सेवा व्यवस्थापन शाखा प्रदेश स्वास्थ्य | | | निर्देशनालय | |
| — सदस्य | | | | |
| ४) समितिले चयन गरेको प्रादेशिक अस्पतालका प्रमुखहरु मध्येवाट एकजना | | | | — |
| — सदस्य | | | | |
| ५) समितिले चयन गरेको उपभोक्ता मञ्चका प्रतिनिधि मध्येवाट एकजना | | | | |
| — सदस्य | | | | |
| ६) प्रमुख, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा, स्वास्थ्य सम्बन्धी विषय हेने | | | | मन्त्रालय |
| — सदस्य | | | | |
| ७) शाखा प्रमुख, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, प्रदेश स्वास्थ्य निर्देशनालय | | | | |
| — सदस्य सचिव | | | | |

*समितिले आवश्यकता अनुसार विषय विजलाई आमन्त्रित गर्न सक्नेछ ।

ख) प्रादेशिक समितिको काम कर्तव्य र अधिकार:

- १) प्रेषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन, सञ्चालन एवम् विस्तार गर्ने संघ तथा प्रदेशस्तरका सरोकारवालाहरु तथा स्वास्थ्य विकास साझेदार निकायहरूसँग समन्वय तथा सहजीकरण गर्ने।
- २) प्रदेश स्तरमा कार्यक्रम सञ्चालनको लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने ।
- ३) स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने तालिम एवम् क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालनको व्यवस्था मिलाउने ।
- ४) प्रदेश एवम् स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा सञ्चालित प्रेषण सेवा कार्यक्रमको स्थलगत सुपरीवेक्षण, अनुगमन, समीक्षा गरी आवश्यक सुझाव तथा निर्देशन दिने ।
- ५) प्रदेश तहमा प्रेषण कार्यक्रमको वार्षिक समीक्षा गर्ने ।
- ६) एम्बुलेन्स सेवा सञ्चालनको लागि प्रदेश प्रेषण केन्द्र (Province Dispatch Center) सँग आवश्यक समन्वय गर्ने ।
- ७) वार्षिक समीक्षाको प्रतिवेदनको आधारमा आफ्नो प्रदेश मातहतमा संचालित स्वास्थ्य संस्थामा प्रेषण प्रणाली सुदृढिकरण गर्ने सुझाव दिने।
- ८) आफ्नो प्रदेश भित्र रहेका स्थानीय तहसँग प्रेषण कार्यको बारेमा आवश्यक समन्वय र सहजीकरण गर्ने।

१३. स्थानीय तह प्रेषण समन्वय समिति:

- क) स्थानीय तहमा प्रेषण सम्बन्धी सेवा सञ्चालन र व्यवस्थापन गर्ने स्थानीय तह स्तरीय प्रेषण समन्वय समिति रहने छ ।
- १) प्रमुख/उपप्रमुख (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका - सदस्य
 - २) प्रमुख प्रशासकिय अधिकृत (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिका)
 - ३) स्थानीय तहको आधारभूत अस्पतालका प्रमुख
सदस्य

- ४) आधारभूत अस्पताल रहेको वडाको वडाध्यक्ष / सदस्य वा स्वास्थ्य क्षेत्र हेर्ने कार्यपालिकाको विषयगत समितिको संयोजक सदस्य
- ५) महिला वडा सदस्यहरु मध्येवाट प्रमुखले तोकेको मध्येबाट एक जना सदस्य
- ६) समितिले तोकेको स्थानीय उपभोक्ता मञ्चको प्रतिनिधि एकजना -सदस्य
- ७) शाखा प्रमुख (स्वास्थ्य विभाग, स्वास्थ्य महाशाखा तथा स्वास्थ्य शाखा) सदस्य सचिव
*समितिले आवश्यकता अनुसार विषय विजलाई आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्ने छ ।

ये स्थानीय तह प्रेषण समन्वय समितिको काम, कर्तव्य र अधिकार:-

- १) प्रेषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन, सञ्चालन एवम् विस्तार गर्ने स्थानीय तह स्तरका सरोकारवालाहरु तथा स्वास्थ्य विकास साझेदार निकायहरुसँग समन्वय गर्ने।
- २) सेवा दिने स्वास्थ्य संस्थाहरुको तहगत सूची तयार गरी समय समयमा अद्यावधिक गर्ने ।
- ३) सवारी साधनको उपलब्धता र सेवा शुल्क बारे स्थलगत अनुगमन गरी उक्त सेवाको सुनिश्चितता गर्ने।
- ४) सेवाप्रदायक संस्थाहरुवाट प्रभावकारी एवम् गुणस्तरिय सेवा उपलब्ध भएको सुनिश्चित गर्ने।
- ५) प्रेषण कार्यक्रमको स्थानीय तहमा वार्षिक समीक्षा गरी कार्यक्रम सुदृढीकरणमा सहयोग गर्ने।
- ६) संघ र प्रदेशस्तरमा आवश्यक समन्वय गर्ने ।
- ७) स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रेषण प्रणाली सम्बन्धी अभिलेख राख्ने तथा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

१४. अस्पताल स्तरीय प्रेषण समन्वय समिति :

- क) अस्पताल तहमा प्रेषण सेवा प्रभावकारी रूपमा सञ्चालन र विकास गर्ने देहाय बमोजिम समिति रहने छ:

- १) अध्यक्ष अस्पताल / आधारभूत अस्पताल विकास / व्यवस्थापन समिति —
संयोजक
- २) अस्पताल प्रमुख — सदस्य
- ३) आकस्मिक शाखा/विभागीयप्रमुख — सदस्य
- ४) प्रमुख आर्थिक प्रशासन शाखा —
सदस्य
- ५) उपभोक्ताहरु मध्येवाट समितिले मनोनयन गरेको एक जना —
सदस्य
- ६) प्रमुख नर्सिङ शाखा/विभाग —
सदस्य
- ७) प्रेषण समन्वय एकाई संयोजक — सदस्य

*समितिले आवश्यकता अनुसार विषय विजलाई आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्ने छ ।

ख अस्पताल प्रेषण समन्वय समितिको काम, कर्तव्य र अधिकारः

- १) प्रेषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन, सञ्चालन एवम् विस्तार गर्न अस्पतालले स्वास्थ्य क्षेत्र का सरोकारवालाहरु, स्थानीय संघ संस्था तथा स्वास्थ्य साझेदार निकायहरु सँग आवश्यक समन्वय गर्ने ।
- २) प्रेषण समन्वय एकाईवाट प्रभावकारी एवम् गुणस्तरिय सेवा उपलब्ध भएको सुनिश्चित गर्ने।
- ३) कार्यक्रमको उपलब्धि बारे समय समयमा छलफल गरी सुधारको लागि आवश्यक सुझाव तथा निर्देशन दिने ।

परिच्छेद -५

एम्बुलेन्स तथा सवारी साधन

१५. एम्बुलेन्स सञ्चालनः

क) एम्बुलेन्स सञ्चालन निर्देशिका -२०७८ बमोजिम स्वास्थ्य संस्थाहरुले बिरामीहरुलाई सकेसम्म उक्त निवर्देशिकाको "क" र "ख" वर्गको एम्बुलेन्स मार्फत नै प्रेषण गर्ने

त्यवस्था मिलाउनु पर्दछ। साथै, उक्त निर्देशिकामा त्यवस्था भए अनुसारको Dispatch Center मार्फत सञ्चालित एम्बुलेन्स सेवामा आवद्ध भई आधारभूत मेडिकल इमर्जेन्सी सम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स तयारी अवस्थामा रहने गरी आवश्यक त्यवस्था मिलाउनु पर्नेछ। न्यूनतम "ख" वर्गको एम्बुलेन्स उपलब्ध नभएमा "ग" वर्गको Patient Transfer Vehicle (PTV) र सो पनि उपलब्ध हुन नसकेमा स्थानीय स्तरमा उपलब्ध हुने बिरामी ओसार पसार गर्ने सवारी साधनको प्रयोग गर्नुपर्दछ। ख तोकिएको मापदण्ड वमोजिमको एम्बुलेन्समा काम गर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीका सदस्यहरूको सेवा सुविधा तथा बीमाको त्यवस्था सम्बन्धित एम्बुलेन्स सञ्चालक संस्थाले गर्नु पर्नेछ।

- ग) देशका विकट भौगोलिक क्षेत्रहरूमा बिरामीको स्वास्थ्य अवस्था, सडकको भौतिक स्तर एवम् उपलब्धताको अवस्था हेरि राष्ट्रिय Dispatch Center मा आवद्ध भएका Air Ambulance, Heli-rescue, Flying Squad, हवाईजहाज र अत्यावश्यक औषधी तथा औषधीजन्य सामाग्रीको ओसार पसार गर्ने ड्रोन (Drone) जस्ता हवाई सवारी साधनहरूको समेत प्रयोग गर्ने सकिने छ।
- घ) विभिन्न निकायहरूबाट संचालित हवाई उद्धार कार्यक्रमहरूलाई त्यवस्थित गरी यसै निर्देशिका मार्फत सञ्चालन गर्नु पर्नेछ।
- ङ) विपद् तथा महामारीमा जिल्ला विपद् त्यवस्थापन समितिको समन्वयमा पूर्व-अस्पताल सेवा सुनिश्चित गर्ने Emergency Logistic Vehicle (ELV) को त्यवस्था गर्ने सकिने छ।

१६. विपद् तथा महामारीको अवस्थामा प्रेषण सेवाको त्यवस्थापन :-

- क) प्रत्येक अस्पतालमा विपद्को बैला सक्रिय रही कामकाज गर्ने एक प्रभावकारी (Emergency Deployment Medical Team -EMDT) तयारी अवस्थामा रहेको हुनु पर्नेछ। अस्पतालको वा अस्पतालले सञ्चालनमा ल्याउने गरी समझौता गरेको एम्बुलेन्स, शववाहन, चौंविसै घण्टा सातै दिन तोकिए अनुसार सञ्चालन हुने त्यवस्था गरेको हुनु पर्दछ। विपद्को बैला कुनै अस्पतालबाट बिरामी प्रेषण गर्दा PHEOC /HEOC को समन्वयमा गर्नु पर्दछ।
- ख) विपद्को अवस्थामा Pre-Hospital Care सञ्चालन गर्दा HEOC, PHEOC ,Dispatch Center DEOC, Hub-Satellite Hospital Network र Blood bank को एक आपसमा प्रभावकारी सञ्चार र समन्वय स्थापना गर्नु पर्नेछ।

परिच्छेद -६

कार्यक्रम कार्यान्वयन , दायित्व र जिम्मेवारी

१७. कार्यक्रम कार्यान्वयन :-

क) स्वीकृत राष्ट्रिय प्रेषण निर्देशिकालाई कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरुको दायित्व हुनेछ। शुरुवाती चरणमा यो कार्यक्रमलाई मूर्त रूप दिई कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको हुनेछ। कार्यक्रमलाई देशत्यापी रूपमा विस्तार गर्ने र प्रभावकारी रूपमा सञ्चालन गरी सेवागाहीमुखी बनाउन संघ, प्रदेश र स्थानीय तहका विभिन्न समितिहरु, साझेदार निकाय र सरोकारवालाहरु सबैको यस निर्देशिकामा उल्लेख भए अनुसार दायित्व र जिम्मेवारी हुनेछ ।

ख) शुरुवाती दिनहरूमा उपचारात्मक सेवा महाशाखाले स्वास्थ्य मन्त्रालयमा रहेको संघीय प्रेषण समन्वय समितिको निर्देशन अनुसार संघीय समितिका पदाधिकारीहरु, संघीय अस्पतालका प्रमुखहरु, साझेदार निकायका प्रतिनिधिहरु तथा सरोकारवालाहरुलाई कार्यक्रमको बारेमा नीति संवाद एवम् अभिमुखिकरण जस्ता क्रियाकलापहरु सञ्चालन गर्नु पर्नेछ। महाशाखाले क्रमशः संघीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि जस्ता क्रियाकलापहरु सञ्चालन गर्न तथा कार्यक्रमलाई तल्लो तहमा विस्तार गर्न आवश्यक वार्षिक कार्ययोजना बनाई सञ्चालन गर्नु पर्नेछ ।

ग) प्रदेश स्वास्थ्य निर्देशनालयले संघसँग समन्वय गरी स्वीकृत वार्षिक कार्यक्रम कार्ययोजना अनुसार आफु मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा कार्यक्रम लागु गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण प्रदान गर्नु पर्नेछ ।

घ) स्थानीय तहले संघ र प्रदेशसँग समन्वय गरी कार्यक्रम कार्यान्वयनको कार्ययोजना स्वीकृत गराई आफु अन्तर्गतका समितिहरु लगायत स्वास्थ्यकर्मीहरुलाई कार्यक्रम सम्बन्धी अभिमुखिकरण साथै तालिम दिनु पर्नेछ। स्वास्थ्य संस्थाहरुमा निर्देशिकाको प्रभावकारी कार्यान्वयन, विस्तार र विकास गर्न निरन्तर अनुगमन समेत गर्नु पर्नेछ ।

ङ) विकास साझेदार निकाय तथा सरोकारवालाहरुको काम, कर्तव्य र जिम्मेवारी:-

१) तीनै तह अन्तर्गतका समितीहरुले सम्बन्धित तह अन्तर्गत संचालित सरकारी तथा निजी अस्पतालहरुमा प्रेषण सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न समझौता पत्र (MOU) तयार गरी लागु गराउनु पर्नेछ।

- २) संयुक्त राष्ट्र संघीय निकायहरु, विश्व स्वास्थ्य सँगठन, युनिसेफ जस्ता निकायहरूले प्रेषण प्रणाली सम्बन्धी नीति, नियमको कार्यान्वयन गर्ने आवश्यक पर्ने थप आर्थिक तथा प्राविधिक सहयोग, स्वास्थ्यकर्मी, व्यवस्थापकहरु र सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने तथा अभिमुखिकरण गराउने कार्यक्रमको लागि सहयोग उपलब्ध गराउन सक्ने छन्। विश्व स्वास्थ्य सँगठनले विकास साझेदार निकायहरूको तरफबाट समन्वयात्मक नेतृत्व लिएर एकीकृत रूपमा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन सक्ने छ ।
- ३) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु: संघीय तथा प्रदेश तह अन्तर्गत कार्यक्षेत्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले संघ, प्रदेश तथा स्थानीय सरकार सँग साझेदारी गर्दै प्रेषण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन, विस्तार र विकास गर्ने स्थानीय स्वास्थ्य संस्थाहरूको आवश्यकता अनुसार थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछन्।
- ४) स्थानीय तह अन्तर्गत सञ्चालित गैरसरकारी संघ संस्थाहरूले पनि स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति सँग सहकार्य र समन्वय गरी कमजोर आर्थिक अवस्था भएका, विपन्न एवम् सिमान्तकृत समुदायको उपचार सेवा तथा यातायातका साधनको लागि साधन श्रोतको व्यवस्थापनमा सहयोग गर्ने सक्नेछन् ।
- ५) बिरामी, आफन्त र परिवारको भूमिका: बिरामी, कुरुवा, आफन्त, घर परिवार तथा समाजका व्यक्ति तथा सदस्यहरूले प्रचलित स्वास्थ्यसँग सम्बन्धित नियम कानुन र यस निर्देशिका विपरित हुने गरी प्रेषण गर्न दबाब सृजना गर्ने, अनावश्यक रूपमा स्वास्थ्यकर्मीलाई अनुचित व्यवहार गर्ने तथा स्वास्थ्य संस्थाको वातावरणमा खलल पुर्याउने काम गर्नु, गराउनु हुँदैन। बिरामी उपचारमा सहयोग पुर्याउदै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा सहयोग गर्नु पर्दछ ।

१८. बजेट व्यवस्थापन:-

क) प्रेषण कार्यक्रमको शुरुवात गर्ने, प्रभावकारी कार्यान्वयन, विकास र विस्तार का लागि विभिन्न कृयाकलापहरु सञ्चालन गर्ने आवश्यक पर्ने रकम, अन्य स्रोत तथा साधन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यवस्था गर्ने छन्। कार्यक्रमको शुरुवात तथा विस्तार गर्दा स्वास्थ्यकर्मीहरु, व्यवस्थापक तथा सहयोगीहरूको क्षमता अभिवृद्धि

गर्न तालिम एवम् अभिमुखिकरणको लागि आवश्यक बजेटको व्यवस्था संघीय सरकार तथा प्रदेश सरकारले गर्नु पर्नेछ। अपुग तथा थप रकम आफ्नो क्षमता अनुसार स्थानीय सरकारहरूले समेत विनियोजन गर्नु पर्नेछ।

ख आवश्यकता तथा औचित्यताको आधारमा स्थानीय तहले स्थानीय नागरिकको आर्थिक तथा भौगोलिक अवस्थाको मूल्याङ्कन गरी सिमान्तकृत वर्ग तथा लक्षित समूहलाई उपचार तथा प्रेषण सेवा उपलब्ध गराउन थप रकमको समेत व्यवस्था गर्न सक्नेछ।

ग) एम्बुलेन्समा काम गर्ने तालिम प्राप्त स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीको सेवा सुविधा, उपचार तथा जीवन बीमाको लागि समेत आवश्यक रकमको व्यवस्था सञ्चालक संस्था, प्रदेश तथा स्थानीय तहले गर्नु पर्नेछ।

१९. खर्चको व्यवस्थापन :-

क) देशत्यापी रूपमा कार्यक्रम लागु गरी कार्यान्वयन गर्न स्वास्थ्यकर्मी, सेवा प्रदायक तथा व्यवस्थापकहरूलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारहरूबाट प्राप्त रकम नेपालको आर्थिक ऐन, नियम तथा आर्थिक सञ्चालन कार्यविधि अनुसार खर्च गरी सोको विवरण तयार गरी सम्बन्धित निकायहरूमा पठाउनु पर्ने छ।

ख) खर्च सम्बन्धी अन्य व्यवस्था, मन्त्रालयले जारी गरेको शर्त अनुदान तर्फको सम्बन्धित तहहरूको वार्षिक कार्यक्रम सञ्चालन मार्गदर्शन अनुसार हुनेछ।

ग) राष्ट्रिय तथा विशेष कार्यक्रमहरू मार्फत दिईने विभिन्न प्रेषण सेवाहरूको रकम सोही कार्यक्रमको निर्देशिका बमोजिम उपलब्ध गराउनु पर्नेछ।

परिच्छेद -६

अभिलेख तथा प्रतिवेदन

२०. अभिलेख राख्ने :-

क) प्रेषण समन्वय एकाइले स्वास्थ्य संस्थावाट प्रेषण सेवा लिएका र प्रेषण सेवाग्राही तथा विरामीहरूको उपचारको विवरण अनुसूची -४ (क) र (ख) अनुसारको अभिलेख किताबमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ।

ख) अभिलेख राख्ने कार्यको जिम्मेवारी कार्यालय प्रमुखले प्रेषण समन्वय एकाइमा कार्यरत एकजना तालिम प्राप्त स्वास्थ्यकर्मीलाई तोकनु पर्नेछ।

२१. प्रतिवेदन तयार गर्ने:-

क) प्रेषण सेवा लिनेहरुको सेवा कितावमा भरिएको विवरण अनुसूची- ५ अनुसारको फारम भरी मासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा सम्बन्धित निकायहरुमा पठाउनु पर्नेछ।
ख) सेवाग्राही/बिरामीहरुको मासिक, अर्धवार्षिक तथा वार्षिक संक्षिप्त विवरण एकीकृत सूचना व्यवस्थापन प्रणाली (IHMIS)मा प्रविष्ट गर्नु पर्नेछ। यदि तत्काल सो डिजिटल प्रविधि उपलब्ध नभएमा अथवा सो कार्यक्रम लागू नभएको अवस्थामा मात्र कागजी प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ।

२२. तथ्याङ्कको विष्लेषण तथा सार्वजनिकीकरण :-

क) तथ्याङ्क हेर्ने जिम्मेवार अथवा सो सम्बन्धी तालिम प्राप्त कर्मचारीले स्वास्थ्य संस्थामा प्रेषण भएका सेवाग्राहीहरुको उपलब्ध विवरण र तथ्याङ्कको विश्लेषण गरी सोको संक्षिप्त प्रतिवेदन प्रकाशन वा सार्वजनिकीकरण गर्ने वा सरोकारवालाहरुलाई जानकारी गराई सो बाट प्राप्त पृष्ठपोषणलाई कार्यक्रमको सुधार र विकासको लागि उपयोग गर्नु पर्ने छ।

ख) यसरी सेवाग्राही बिरामीहरुको व्यक्तिगत विवरण सार्वजनिक गर्दा निजको गोपनियता कायम राख्नु पर्दछ।

परिच्छेद-८

अनुगमन तथा मूल्याङ्कन

२३. अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था देहाय वमोजिम हुनेछ :-

क) प्रेषण कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन तथा विकास गर्ने सम्बन्धीत तहका नियमन निकाय, गुणस्तर समन्वय समिति, प्रेषण समन्वय समितिहरु तथा समितिले तोकेको टोलीले वार्षिक अनुगमन कार्ययोजना स्वीकृत गराई अनुसूची- ६ अनुसारको अनुगमन चेकलिष्ट प्रयोग गरि स्वीकृत कार्य विवरण एवम् स्वास्थ्य मन्त्रालयले तोकेको तहगत संरचना अनुसार सम्बन्धी त तह अन्तर्गत संचालित सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरी मन्त्रालयले ताकेको मापदण्ड अथवा यसै निर्देशिका वमोजिम भए नभएको मूल्याङ्कन गरी सुझाव दिनु पर्नेछ।

ख) स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा सम्बन्धित अनुगमनकर्ताले वार्षिक कार्ययोजना बनाई तर्षको दुई पटक अनुसूची -६ अनुसारको चेकलिष्ट को प्रयोग गरी कार्यक्रमको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु पर्नेछ।

ग) अनुगमन, मूल्याङ्कन तथा प्रेषण कार्यक्रमको समीक्षा संघ, प्रदेश र स्थानीय तहले आफ्नो वार्षिक समीक्षा कार्यक्रममा समावेश गरी गर्नु पर्नेछ ।

परिच्छेद -९

विविध

२४. व्याख्या गर्ने अधिकार :- यस निर्देशिकामा उल्लेखित कुनै प्रावधानको कार्यान्वयनमा कुनै दृविविधा उत्पन्न भई कार्यान्वयनमा बाधा आईपरेमा मन्त्रालयले सो प्रावधानको व्याख्या गर्नेछ।

२५. संशोधन सम्बन्धी व्यवस्था :- मन्त्रालयले आवश्यकता अनुसार यस निर्देशिकामा भएको व्यवस्था तथा अनुसूचीहरूमा आवश्यकता अनुसार हेरफेर, थपथट गर्न सक्नेछ।

२६. स्वतः अमान्य हुने :- यस निर्देशिकामा लेखिएको कुनै कुरा नेपालको प्रचलित कानूनको कुनै व्यवस्था सँग बाझिएमा बाझिएको हद सम्म अमान्य हुनेछ।

अनुसूची -९

सुसूचित सहमति लिनु पर्ने सेवाहरु

सुसूचित सहमति लिनु पर्ने सेवाहरु

१. सबै किसिमका शल्यक्रियाहरु
२. एनेस्थेसिया
३. निदानात्मक सेवाहरु : सिटी/एमआर आइ, इन्डोस्कोपी, बायोप्सी, बोन म्यारो एस्पिरेसन आदि
४. इन्टरऑन्सनल रेडियोलजी/कार्डियोलजी
५. प्रसूति तथा गर्भेपतन, परिवार योजनाका साथलहरु प्रयोग गर्दा
६. उपचारात्मक सेवा : रेडियोथेरापी, किमोथेरापी आदि

अनुसूची -२

प्रेषण पुर्जा (नियमित/तोकिएको समयमा उपचार गर्नुपर्ने/आकस्मिक विरामी)

Referral Slip -Routine /Urgent/ Emergency

| | | | |
|---|--------------|-------------|-------------|
| Name and address of the Health Institutions | Referral No. | | |
| Department | | | |
| Focal Person | Name: | Contact No: | |
| Patient Information | | | |
| Name | Age | Sex | Contact No. |
| Adress | Province: | Palika: | Ward No.: |

| | | | | | |
|---|-----------------------------|-----------|-----------------------------------|----------|-------------------|
| | District : | | Village | | |
| Status of Patient at time | Stable: | Unstable: | BP | Wt. (Kg) | Oxygen Saturation |
| Neurological Status | GCS: | | Alert | | Respond to pain: |
| | Responds To verbal stimuli: | | Unresponsive: | | |
| Chief Complaints: | | | Relevant Clinical Findings | | |
| Provisional Diagnosis: | | | | | |
| Relevant Lab Findings: | | | Radiological Findings: | | |
| Treatment received (Medicines, procedures, operation etc.): | | | | | |
| Special instructions: | | | Reasons for referral: | | |
| Service to be Received | Specialist /Department: | | | | |
| Referrer | Name: | Post: | Council Regd. No.: | | |
| Information related to Referred Health | Name: | | | Address | |

| | | | |
|--|--------------------|-----------------------------------|----------------------------------|
| facility: | Focal person Name: | | Contact Number |
| Person attending the client | Name: Relation: | Counselling (Y/N) | Informaed Consent Attached (Y/N) |
| Type of Transportation | Ambulance /Others | Category: | Name of Driver: Contact No.: |
| Accompanied Health Professional | Name: | Contact No. | |
| Referred Date/Time | | Stamp / Signature of focal person | |

अनुसूची - ३

फिर्ता प्रेषण पुर्जा

Feedback Referral Slip

(Service provider and service provided)

| | | | | | |
|---|--|----------|---------------------------|---------------------------|---------------|
| 1 | Name of the Health Facility: Address: | | | Contact no: | |
| 2 | Name of the client: | | | Age/ Sex: | |
| | Address | Province | District | Palika | Ward |
| 3 | | Date | Referred from referrer HF | Received in this facility | Received time |

| | | | | | |
|----|---|-----------|-----------------------|-----------------------------|--|
| 4 | Provided services | Medicines | Procedures/Operations | Investigations /diagnostics | |
| | | | | | |
| 5 | Final diagnosis | | | | |
| 6 | Continuation and additional treatment / Services / special instructions if any to be provided | | | | |
| 7 | Organization referred back | Name | Address | Contact Person | |
| 8 | Person referring back | Name | Post / specialty | Contact no | |
| | | Date | Time | Signature | |
| 9 | Client attending person | Name: | Signature | Level of satisfaction | |
| | Relation: | | | | |
| 10 | Stamp / Seal of the referring institution | | | | |

अनुसूची -४ (क)
दिरामी प्रेषित रजिस्टर

| | | | | |
|-------------------------------------|--|--------|-------------|----------------------|
| नेपाल सरकार | | | | |
| स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | | | | |
| स्वास्थ्य सेवा विभाग | | | | |
| दिरामी प्रेषित रजिस्टर | | | | |
| दिरामी प्राप्त स्वास्थ्य संस्था नाम | | ठेगाना | सम्पर्क नं. | दिरामी प्राप्ति मिति |
| | | | | समय |
| दिरामी विवरण | | | | |

| सि.नं. | बिरामी आई डी | नाम | उमेर | लिङ्ग | ठेगाना | | | | सम्पर्क नं. | प्रेषण गर्नुका कारणहरु |
|--------|-----------------|-----|------|-------|--------|--------|--------|--------------|----------------|------------------------------|
| | | | | | प्रदेश | जिल्ला | पालिका | वार्ड नं. | | |
| | | | | | | | | | | |

अनुसूची -४ (ख)

बिरामी प्रापक रजिस्टर

| | | | |
|----------------------------------|--------|-------------|------------------------|
| नेपाल सरकार | | | |
| स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | | | |
| स्वास्थ्य सेवा विभाग | | | |
| बिरामी प्रापक रजिस्टर | | | |
| प्रेषित स्वास्थ्य संस्था नाम | ठेगाना | सम्पर्क नं. | बिरामी प्राप्त मिति |
| | | | समय |
| बिरामी विवरण | | | |

| सि.नं. | बिरामी आई डी | नाम | उमेर | लिङ्ग | ठेगाना | | | | सम्पर्क नं. | प्रेषण गर्नुका कारणहरू |
|--------|--------------------|-----|------|-------|--------|--------|--------|--------------|-------------|------------------------------|
| | | | | | प्रदेश | जिल्ला | पालिका | वार्ड नं. | | |
| | | | | | | | | | | |

अनुसूची -१
प्रेषण सेवा रिपोर्टिंग कारम

Referral Service Reporting Form

| | Health Facility Name: | | | | | Province : | | District: | | | Palika | | | | | | | |
|------|-----------------------|-----------|-----|-------|-------|----------------------------------|----|-----------------|----|----|---------------------|------------|----------|-------|-----------|----------------|--------|--------------------|
| | | | | | | Tole | | Contact Number: | | | | | | | | | | |
| S.N. | Client No. | Age Group | | | | Type of referred health Facility | | | | | Reason for referral | | | | | Transportation | | |
| | | 0-4 | 5-9 | 10-14 | 15-49 | 50+ | BH | PH | FH | SH | Others | admin & IT | Adv. Inv | HIB-P | On Pt req | Surgery | others | A PT AA RT MB C ST |
| 1 | | | | | | | | | | | | | | | | | | |
| 2 | | | | | | | | | | | | | | | | | | |
| | | | | | | | | | | | | | | | | | | |

Note:

BH= basic hospital, PH= provincial hospital, FH= federal hospital, SH= superspeciality hospital, Inv & mgmt= investigation and management, Admin&Tt= Admission and treatment, Adv.inv=Advanced investigation, HIBP=Health insurance benefit package, Pt= patient, A= ambulance, PT= public transportation, AA=air ambulance, R= rikshaw, C=bicycle, MB = motorcycle, ST = stretcher

अनुसूची ६

क. हेल्थ पोस्ट विरामी प्रेषण समन्वय इकाईको गठन

रिफर गर्ने समयमा इयुटीमा खटिएका पारमेडिक्स वा नर्सिंग कर्मचारी

ख. अस्पताल विरामी प्रेषण समन्वय इकाईको गठन

१. आधारभूत अस्पताल (५, १० , १५ सैया)

विरामी रिफर वा प्राप्त गर्ने बेलामा इमर्जेन्सी विभागमा इयुटीमा खटिएको सिनियर चिकित्सक/ स्वास्थ्यकर्मी- संयोजक

विरामी रिफर वा प्राप्त गर्ने बेलामा रोगसंग सम्बन्धीत विभाग/ वार्डमा इयुटीमा रहेको चिकित्सक/ स्वास्थ्यकर्मी -सदस्य

विरामी रिफर गर्ने वा प्राप्त गर्ने बेलामा रोगसंग सम्बन्धीत वार्डमा इयुटीमा खटिएको सिनियर नर्स- सदस्य

२. जनरल अस्पताल (२५,५०,१००, ३०० सैया का जनरल अस्पताल ,बिशेषज, विशिष्टीकृत अस्पतालहरु, विश्व बिद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका अस्पतालहरु) को हकमा आवस्यकता अनुसार विरामी प्रेषण गर्ने विभागीय प्रेषण समन्वय इकाईहरु (२.१) तथा प्रेषण भएर जाने विरामीहरुका लागि विरामी प्रापक इकाई(२.२) अस्पताल/ स्वास्थ्य संस्था व्यवस्थापन समितिको निर्णय अनुसार गठन गर्नु पर्ने छ ।

२.१ विभागीय प्रेषण समन्वय इकाई (Departmental referral coordination Unit)

विरामी रिफर गर्ने समयमा रोगसंग सम्बन्धीत विभाग/ वार्डमा इयुटीमा रहेको चिकित्सक- संयोजक

विरामी रिफर गर्ने समयमा रोगसंग सम्बन्धीत वार्डमा इयुटीमा खटिएको सिनियर नर्स- सदस्य

२.२ विरामी प्रापक समन्वय इकाई

विरामी प्राप्त गर्ने बेलामा इमर्जेन्सी विभागमा इयुटीमा खटिएको सिनियर चिकित्सक/ स्वास्थ्यकर्मी- संयोजक

विरामी प्राप्त गर्ने बेलामा रोगसंग सम्बन्धीत विभाग/ वार्डमा इयुटीमा रहेको चिकित्सक/ स्वास्थ्यकर्मी - सदस्य

विरामी प्राप्त गर्ने बेलामा रोगसंग सम्बन्धीत वार्डमा इयुटीमा खटिएको सिनियर नर्स- सदस्य

द्रस्टव्य : बुँदा २.१ तथा २.२ अनुसार गठन भएका इकाईहरुले दिइएको ढांचामा एककृत प्रतिवेदन तयार पर्नु पर्नेछ ।

अनुसूची ७: स्वास्थ्य संस्थाहरुको सूची तालिका

| क्र.स. | स्वास्थ्य संस्थाको नाम र ठेगाना | प्रेषण समन्वय एकाई प्रमुखको नाम | सम्पर्क नं | कैफियत |
|--------|---------------------------------|---------------------------------|------------|--------|
| १. | | | | |
| २. | | | | |

अनुसूची -८ प्रेषण सेवा अनुगमन चेकलिस्ट

A. General Information

- Date of Supervision:
- Supervisor Name with team:
- Referring Service:
- Referred Service:

B. Patient Information

- Number of Patients referred out:
- Number of Patients referred in:
- Period of Referral:
- Requested Service:

C. Referral Unit

- Formation of unit:
- In-charge of referral unit:
- Members of unit:

D. Referral Criteria

E. Name list of referred hospitals with focal point

F. Memorandum of understanding between referral and referred hospitals

G. Orientation/training to staff

H. Provision of standard referral slip

I. Referral Process

1. Referral Documentation

- Referral form completed accurately and thoroughly.
- Patient consent obtained and documented.
- Necessary supporting documents attached.

2. Communication

- Initial contact with referred service established.
- Mode of communication.
- Confirmation of receipt of referral by referred service.
- Follow-up communication conducted within a specified timeframe.

3. Timeliness

- Referral made within an appropriate timeframe.
- Timely updates provided to the Patient about the referral status.

J. Patient Support and Engagement

1. Patient Involvement

- Patient informed about the referral process.
- Patient's preferences and needs considered in the referral decision.
- Patient received guidance on what to expect from the referred service.

2. Follow-Up

- Follow-up appointment scheduled with the Patient to discuss referral outcome.

- Patient satisfaction with the referral process assessed.
- Patient feedback documented.

K. Coordination and Collaboration

1. Interagency Collaboration

- Focal point between referring and referred services.
- Clear communication channels established between referring and referred services.
- Mode of transportation for referred in and out patients.
- Roles and responsibilities of each party clearly defined.
- Regular coordination meetings held, if necessary.

2. Service Integration

- Information sharing protocols followed.
- Integration of services to ensure seamless Patient experience.
- Joint case management plan developed, if applicable.

L. Documentation and Reporting

1. Record Keeping

- All referral documents filed in referral record maintained separately.
- Documentation reflects accurate and up-to-date information.
- Confidentiality and privacy standards maintained.

2. Reporting

- Referral outcomes documented and reported.
- Any issues or barriers encountered during the referral process documented.
- Recommendations for process improvements recorded.

M. Quality Assurance

1. Standards Compliance

- Referral process adheres to organizational policies and procedures.
- Compliance with relevant legal and ethical standards ensured.

2. Performance Evaluation



- Key performance indicators for referral services monitored.
- Feedback from Patients and staff used to evaluate service quality.
- Continuous improvement practices implemented based on evaluation results.

N. Supervisor's Observations and Recommendations

- Strengths Observed:
- Areas for Improvement:
- Recommendations:

O. Supervisor's Signature

- Signature:
- Date: